



**लोक सेवा आयोग**  
**सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा**  
**परीक्षा संचालन शाखा**



**आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको सम्बन्धी सूचना**

<b>निकाय:</b>	श्री नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)	<b>विज्ञापन प्रकाशित मिति:</b>	२०७७/११/२१	<b>लि.प. कार्यक्रम प्रकाशित मिति:</b>	२०७८/०५/१८
---------------	--	--------------------------------	------------	---------------------------------------	------------

लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार **आ.प्र., खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षा**को कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । कोभिड-१९ संक्रमण भएका उम्मेदवारहरुको लागि विशेष परीक्षा केन्द्र रहने हुँदा परीक्षा शुरु हुनभन्दा कम्तीमा ३ (तीन) घण्टा अगावै नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा अनिवार्य रुपमा जानकारी दिनु पर्नेछ ।

क्र.सं.	विज्ञापन नं.	किसिम	पद, सेवा, समूह/उपसमूह/ तह	लिखित परीक्षा मिति र समय		उम्मेदवार संख्या	परीक्षा केन्द्र	रोल नं.	
				प्रथम पत्र	द्वितीय पत्र			देखि	सम्म
१	६/०७७-७८	आ.प्र.	प्रबन्धक, १०	२०७८ असोज १३ गते दिनको २:३० बजे	२०७८ असोज १४ गते दिनको २:३० बजे	१	श्री लोक सेवा आयोग, अनामनगर ।	६०१	६०१
२	११/०७७-७८	खुला	आईटी अधिकृत (प्रा.), ६			६१		२०१	२६१
३	७/०७७-७८	आ.प्र.	सहायक प्रबन्धक, प्रशासन, ८	२०७८ असोज १७ गते दिनको २:३० बजे	२०७८ असोज १८ गते दिनको २:३० बजे	४	श्री लोक सेवा आयोग, अनामनगर ।	४०१	४०४
४	९-१०/०७७-७८	खुला तथा महिला	अधिकृत, प्रशासन, ६			८८		१०१	१८८


क्र.सं.	विज्ञापन नं.	किसिम	पद, सेवा, समूह/उपसमूह/ तह	लिखित परीक्षा मिति र समय		उम्मेदवार संख्या	परीक्षा केन्द्र	रोल नं.	
				प्रथम पत्र	द्वितीय पत्र			देखि	सम्म

**द्रष्टव्यः**

- उम्मेदवारले उत्तरपुस्तिकामा **कालो मसी भएको डटपेन/कलम** मात्र प्रयोग गर्नुपर्नेछ ।
- प्रवेश पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराउने हुँदा **प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै** परीक्षा भवनमा आइपुग्नुपर्नेछ ।
- परीक्षा भवनमा **झोला, मोबाइल फोन तथा अन्य इलक्ट्रोनिक डिभाइसहरू लैजान निषेध** गरिएको छ ।
- परीक्षा संचालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि **आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम** स्थगित हुने छैन ।
- वस्तुगत बहुउत्तर (Multiple Choice) प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठुलो अक्षर (Capital Letter)मा **A, B, C, D** लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ ।
- परीक्षामा सम्बन्धित निकायबाट जारी भएको प्रवेश पत्र संगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै **परिचयपत्र अनिवार्य** रूपमा लिई आउनु पर्नेछ ।
- आयोगबाट जारी भएको **संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७** (तेस्रो संशोधन) को पालना गरी परीक्षा सञ्चालन गरिनेछ ।
- परीक्षार्थीहरू सबैले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को वेब साइटमा गई विद्यतीय माध्यमबाट कोभिड सम्बन्धी स्वयम् घोषणा फाराम अनिवार्य रूपमा भर्नुपर्नेछ ।
- कोभिड - १९ संक्रमित उम्मेदवारहरूको लागि विशेष परीक्षा केन्द्रको व्यवस्था गरिने भएकोले त्यस्ता उम्मेदवारहरूले आफू संक्रमित भएको जानकारी नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा अग्रिम रूपमा गराउनु पर्नेछ ।

**कोभिड - १९ संक्रमणको समयमा सुरक्षित रहन परीक्षार्थीले ध्यान दिनुपर्ने थप विषयहरू**

- परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवारले **अनिवार्य रूपमा** माक्स लगाई आफ्नो प्रयोजनको लागि **स्यानिटाइजर र खानेपानी** समेत लिई आउनु पर्नेछ ।
- परीक्षार्थी परीक्षाको लागि तोकिएको समय भन्दा **१ घण्टा अगावै** परीक्षा केन्द्रमा आइपुग्नु पर्नेछ ।
- परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कँदा र शौचालय प्रयोग गर्नु पर्दा भिडभाड नगरिकन **२ (दुई) मिटरको दूरी कायम** गरी क्रमसँग तोकिएको स्थानमा जानुपर्नेछ ।
- परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
- परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नु पर्नेछ ।



राजु सत्याल  
शाखा अधिकृत



नारायणप्रसाद ज्वाली  
उप सचिव